

बीमा

तपाईंको पैसा व्यवस्थित गर्ने तथ्य पत्र



बीमा के हो?

बीमाले यदि कुनै सामानहरू बिग्रेर फेर्न परेको खण्डमा लाग्ने खर्च बेहोर्छ। उदारहणको लागि:

- ▶ यात्रा गरिरहँदा तपाईंको फोन खल्लिबाट खसेर फुटेमा र तपाईंले नयाँ किन्नु परेमा
- ▶ तपाईंको कार दुर्घटना भयो र औषधी उपचारको खर्च तिर्न र तपाईंको कार बनाउनु परेमा

बीमा लेख(शर्त लेखिएको कागज) भनेको के हो?

बीमा लेख(शर्त लेखिएको कागज) एउटा कानूनी करार हो जस मार्फत तपाईंले सामानहरू यदि बिग्रेमा बदल्न वा बनाउनको लागि खर्च उठाउन बीमकलाई पैसा तिर्नु हुन्छ। यसो गर्नको लागि तपाईंले तिर्नु पर्दछ जसलाई बीमा शुल्क अर्थात प्रिमियम (premium) भनिन्छ।

बीमक अर्थात बीमा कर्ता के हो?

बीमक एउटा कम्पनी हो जसले बीमा गर्छ। अष्ट्रेलियामा धेरै फरक फरक प्रकारका बीमक हरू छन्।

बीमा को प्रकार

- ▶ **कारको बीमा** माईकल ले यदि तपाईंको कार खराबी भएमा वा चोरी भएमा लागेको खर्च बेहोर्दछ।
- ▶ **घरको बीमा (भवन बीमा)** ले यदि तपाईंको घरमा केहि भयो (उदारहणको लागि आगलागी वा आँधी) र त्यसको कारण सामानहरू फेर्न लागेको खर्च बेहोर्दछ।
- ▶ **सरसामानको बीमा** ले तपाईंको भरका सामानहरू जस्तै मेच कुर्सी (फर्निचर), लता कपडा, बिद्युतीय सामानहरू र गरगहनाहरू फेर्न वा मर्मत गर्न लागेको खर्च बेहोर्दछ।
- ▶ **जीवन बीमा** ले मृत्यु भएको खण्डमा निश्चित रकम तिर्दछ। पैसा तपाईंले मनोनयन गरेको व्यक्तिलाई जान्छ (यो तपाईंको बीमाको शर्त लेखिएको कागज (पोलिसी) मा लेखिएको हुन्छ)।
- ▶ **यात्रा बीमा** ले यदि तपाईं घरबाट टाढा भएको बेला समस्यामा फस्नु भएमा लागेको निश्चित खर्च बेहोर्दछ। उदारहणको लागि: यदि तपाईं बिरामी वा दुर्घटनामा परि घाईते हुनुभयो र उपचार गर्न परेमा; यदि तपाईंले कुनै कुरा हराउनु भएमा जुन प्रतिस्थापित गर्न पर्छ; यदि तपाईंको कुनै सामान चोरी भएमा जुन तपाईंले फेर्नु पर्दछ; अथवा यदि तपाईंको यात्रा योजना परिवर्तन भएमा (उदारहणको लागि, तपाईंको उडान रद्द भएमा)।
- ▶ **स्वास्थ्य बीमा** ले यदि तपाईं बिरामी वा घाईते हुनु भएमा लाग्ने औषधी खर्च बेहोर्दछ।
- ▶ **मोबाईल फोन बीमा** ले तपाईंको फोनमा केहि खराबी भएमा बेहोर्दछ (उदारहणको लागि, काम नगरेमा वा खराबी भएमा)।

याद गर्नुहोस

- ▶ बीमा भनेको कथम कदाचित केहि होला भनेर तिर्न रकम हो।
- ▶ बीमाले यदति केहि भएमा सामन फेर्नमा लाग्ने खर्च बेहोर्दछ।
- ▶ अष्ट्रेलियामा, त्यहाँ केहि चिजहरू छन् जसको बीमा हुनु अनिवार्य छ, जस्तै तपाईंको कार।

थप जानकारी कहाँबाट लिने

बीमाको बारेमा थप जानकारीको लागि मनिस्मार्ट (MoneySmart) को वेब साईट www.moneysmart.gov.au मा हेर्नुहोला, अथवा १३०० ३०० ६३० मा फोन गर्नुहोला।



ईउली र एपोलो उनिहरूको नयाँ घरमा सर्दछ

ईउली र एपोलो नयाँ घर केनेको मा ज्यादै खुसी छन्। उनिहरूको नयाँ घरमा सर्नु अगाडी उनिहरूले धेरै फर्निचरहरू र उपकरणहरू जस्तै टेलिभिजन र फ्रीज किन्दछन्। उनिहरूको बहुमुल्य व्याक्तिगत सामानहरू जस्तै गरगहना र कम्प्युटर पनि छन्।

एपोलो को एउटा साथीले बीमा लिन नबिर्सनु भन्दछ किनकी यसले यदि सामानहरूको बिग्रेमा बनाउने वा तपाईंलाई महत्वपूर्ण भएको सामानहरू फेरिदिने पनि गर्दछ। एपोलो ले उ र ईउलीको महत्वपूर्ण सामानहरूको स्मरण गर्दछ र तिनीहरू उनिहरूको लागि कतिको महत्वपूर्ण छ भनेर।

एपोलोले एउटा बीमा पोलिसीको कती पर्छ होला भनि दुईवटा बीमा कम्पनीलाई सम्पर्क गर्यो। उसले थाहा पायो की एउटा बीमाको पोलिसी जब उ र बीमा कम्पनी के को लागि बीमा गर्ने भन्ने बारेमा मञ्जुर गरेपछी लागुहुनेछ भनेर।

हरेक बीमा कम्पनीले उसलाई एक्सेस (excess) को बारेमा भन्यो। यो रकम नै एपोलो ले दावी गरेको खण्डमा तिर्नु पर्दछ। एपोलोले यो पनि बुझ्यो कि दावी भनेको जब उसले बीमा कर्तालाई बीमाको पोलिसीले कभर गरेको सामानहरूको लागि तिर्नको लागि माग गर्नु हो।

एपोलो र ईउलीले घर बीमा (भवन बीमा) लिने निर्णय गर्यो जसले यदि उनिहरूको भर बदल्न वा बनाउनमा लाग्ने खर्च बेहोर्दछ। उनिहरूले अर्को पकारको बीमा पनि खरिद गर्यो - सरसामानको बीमा - जसले यदि घर भित्रकको सामान नोक्सान वा चोरी भएमा बेहोर्दछ। यी कुराहरूमा उनिहरूको लुगाफाटा, फर्निचर, उपकरणहरू र कम्प्युटर पर्दछन्।

ईउली र एपोलोले अर्को प्रकारका बीमाको बारेमा पनि सोच्दछन्। ईउलीले एपोलोलाई उसको साथीको आमाको स्वास्थ्य बीमा छ जसले उनलाई बिरामी परेको बेला औषधी उपचारमा लाग्ने खर्चमा मद्दत पुग्दछ।

ईउली र एपोलो दुबै उनिहरूको घर र सरसामान बीमा भएकोमा खुसी छन् जसले केहि कुरा खराबी भएमा बोहोर्दछ। उनिहरूले भविष्यमा औषधी उपचारको बीमा पनि खरिद गर्ने बारेमा सोचिरहेका छन्।

This page has been intentionally left blank.